

यो पिट्सबर्ग पब्लिक स्कुलसको अपडेट हो ।

शुक्रबारको गभर्नर वुल्फको घोषणा बमोजिम सबै स्कुलहरू भोलि सोमबार, मार्च 16 देखि शुक्रबार, मार्च 27 सम्म बन्द रहनेछन् ।

दैनिक भोजन आवश्यक पर्ने विद्यार्थीहरू आफ्नो घरको सबैभन्दा नजिकको PPS स्कुलमा जान सक्छन् । यसमा सबै म्याग्नेट स्कुलहरूका साथसाथै क्लेटन एकेडेमी (Clayton Academy), स्टुडेन्ट एचिभमेन्ट सेन्टर र हाम्रो स्व-सञ्चालित अर्लि चाइल्डहुड सेन्टरहरू - चार्टिअर्स (Chartiers), क्रेसेन्ट (Crescent) तथा स्प्रिङ गार्डन (Spring Garden) पर्दछन् । भोलि सोमबार मार्च 16 देखि सुरु भएर शुक्रबार मार्च 20 सम्म बिहान 11:00 बजेदेखि दिउँसो 1:00 बजेको बीचमा गएर भोजन लिनुहोस् ।

बुधबार, मार्च 18 मा, डिस्ट्रिक्टको वेबसाइटमा ग्रेड तह अनुसार ऐच्छिक पूरक कार्य प्याकेटहरू उपलब्ध हुनेछन् । विद्यार्थीहरूले [www.pghschools.org/studentresources](http://www.pghschools.org/studentresources) मा रहेको डिस्ट्रिक्टको CLEVER पोर्टलमार्फत Schoology मा पहुँच बनाउन सक्छन् । Comcast ले वाइफाइ हटस्पटहरूमा निःशुल्क पहुँच उपलब्ध गराउँदैछ र निम्न-आय भएका योग्य परिवारहरूले [60 दिनका लागि निःशुल्क इन्टरनेट सेवाहरू प्राप्त गर्न सक्छन्](#) । हटस्पटको नक्सा तथा थप जानकारी Comcast को वेबसाइटमा उपलब्ध छ ।

यदि कुनै बच्चाले स्कुलमा औषधि खाने गरिरहेका छन् भने अभिभावकहरूले आफ्नो बच्चाको औषधि स्कुल नर्सबाट भोलि **सोमबार, मार्च 16 तथा मङ्गलबार, मार्च 17** मा **बिहान 8:00 बजेदेखि दिउँसो 1:00 बजेको** बीचमा लिएर जान सक्नुहुन्छ । आफ्नो बच्चाको औषधिका लागि अभिभावक वा 18 वर्षभन्दा माथिका संरक्षकले हस्ताक्षर गर्न अनिवार्य गराइएको छ । मङ्गलबार पछि, स्कुल नखुल्दासम्म प्रेसक्रिप्सन अनुसार औषधि लिएर जान पाइनेछैन ।

हामीले परिवार तथा कर्मचारीहरूलाई रोबो कलहरू र हाम्रो वेबसाइटमार्फत अपडेट गर्न जारी राख्नेछौं । यो कल बारेको विवरण तथा अरूहरू बारेको जानकारी अनलाइनमा [www.pghschools.org/coronavirus](http://www.pghschools.org/coronavirus) मा उपलब्ध छन् ।

आदरणीय PPS परिवारजन तथा कर्मचारीगण,

यो पिट्सबर्ग पब्लिक स्कुलसको अपडेट हो ।

हामीले छिटो-छिटो बढ्दै गरेको COVID-19 - कोरोनाभाइरसको स्थितिलाई व्यवस्थापन गर्दै गर्दा तपाईंको निरन्तरको सहयोग तथा धैर्यताका लागि तपाईं सबैहरूलाई धन्यवाद छ । आज दिउँसो, गभर्नर वुल्फले कमनवेल्थका सबै स्कुलहरूलाई कम्तीमा पनि दश दिनका लागि बन्द गर्ने घोषणा गर्नुभयो ।

यसको अर्थ सोमबार, मार्च 16 देखि स्कुलहरू कम्तीमा पनि शुक्रबार, मार्च 27 सम्म बन्द रहनेछन् ।

लामो समयसम्म बन्द गर्दा यसको हाम्रो विद्यार्थी तथा परिवारहरूलाई पर्न जाने चुनौतीहरूलाई हामीले बुझेका छौं । यो चुनौतीहरूलाई सम्बोधन गर्नका लागि डिस्ट्रिक्टले सबै स्कुल भवनहरूलाई खुला राख्नेछ जसले गर्दा विद्यार्थीहरूले आफ्नो घरको सबैभन्दा नजिक रहेको स्कुलमा सोमबार मार्च 16 देखि शुक्रबार मार्च 20 सम्म बिहान 11:00 बजेदेखि दिउँसो 1:00 बजेसम्म भोजनमा पहुँच बनाउन सक्छन् । अर्को सञ्चारमा हामी आगामी हप्ताका लागि योजनाका बारेमा जानकारी गराउने छौं ।

हामीले परिवारहरूलाई डिस्ट्रिक्टको वेबसाइट, रोबो कल तथा सामाजिक सञ्जालका साथसाथै न्युज आउटलेटहरू लगायत हाम्रो मानक सञ्चारहरूमार्फत अपडेट गराउन जारी राख्नेछौं । हाम्रो वेबसाइट [www.pghschools.org/coronavirus](http://www.pghschools.org/coronavirus) हो ।